



गौशाला नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
गौशाला, महोत्तरी, प्रदेश नं. २, नेपाल

**बजार ठेक्का बन्दोबस्त सम्बन्धी सिलबन्दी बोलपत्र आव्हानको सूचना ।**

(प्रथम पटक प्रकाशित मिति २०७७/०४/०४)

गौशाला नगरपालिकाको आन्तरिक आय संकलन ठेक्का बन्दोबस्त गर्ने सम्बन्धी कार्यविधि २०७६ बमोजिम आ.व. २०७७/०७८ को लागि तपसिलमा उल्लेखित बजारहरूको सिलबन्दी बोलपत्र द्वारा ठेक्का लगाउनु पर्ने भएकोले इच्छुक फर्म वा व्यक्तिहरूबाट तपसिलमा उल्लेखित शर्तहरू बमोजिम यो सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र यस कार्यालयबाट पछि फिर्ता नहुने गरी तपसिलमा उल्लेखित दस्तुर बुझाई बोलपत्र खरीद गरी आफूले कबोल गरेको दरेट भरी सिलबन्दी गरी यस कार्यालयमा पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

**शर्तहरू:**

- प्रथम पटक प्रकाशित भएको मितिले ३० (तीस) दिनको कार्यालय समय भित्र कम्पनी/फर्मले दर्ता प्रमाणपत्रको प्रतिलिपि, प्यान/भ्याट प्रमाणपत्रको प्रतिलिपि र आ. व. २०७५/०७६ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्र र प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गरी दरभाउपत्र फारम खरीद गर्न सकिनेछ ।
- बोलपत्र फारम यो सूचना प्रकाशन भएको मितिले ३० औं दिन सम्म कार्यालय समयमा तोकिएको दस्तुर तिरी यस कार्यालयबाट खरीद गरी ३१ औं दिन दिनको १२:०० बजे भित्र यस कार्यालयमा दर्ता गरी सक्नु पर्नेछ । उक्त बोलपत्र यस कार्यालयमा विभिन्न कार्यालयका प्रतिनिधि र ठेकेदारको रोहवरमा सोही दिन दिनको २:०० बजे यस कार्यालयमा खोलिने छ र उक्त दिन सार्वजनिक बिदा पर्न गएमा बिदाको भोलि पल्ट कार्यालय खुल्ने दिनमा खोलिने छ तर ठेकेदार प्रतिनिधि उपस्थित नभए पनि उक्त सिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
- बोलपत्र फर्म साथ धरौटी बापत कबोल अंकको न्युनतम ५ (पाँच) प्रतिशत ले हुन आउने रकम यस कार्यालयको नेपाल बैंक लिमिटेड गौशाला शाखामा रहेको धरौटी खाता नं ०९४०३०००००३०००००००१ मा रकम जम्मा गरेको सक्कल भौचर वा सूचना जारी भएको मितिले कम्तिमा १२० दिन म्याद भएको यस कार्यालयको नाममा जारी गरिएको नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त 'क' वर्गको बैंकको बोलपत्र जमानत (Bid Bond) पेश गर्नु पर्नेछ ।
- ठेक्का अबधि २०७८ असार मसान्त सम्म रहनेछ । स्वीकृत कबोल रकम बमोजिमको प्रथम किस्ता बापत ४०% बुझाई सक्झौता गर्नुपर्नेछ दोस्रो किस्ता बापतको ३०% रकम २०७७ मङ्सिर मसान्त भित्र र बाँकी तेस्रो किस्ता बापतको ३०% रकम २०७७ चैत्र मसान्त सम्म बुझाई सक्नु पर्नेछ कबोल गरेको सम्पूर्ण रकम एकमुष्ट अग्रिम रूपमा बुझाएमा कबोल अंकको ५% रकम छुट दिइनेछ । बोलपत्रमा कबोल गरेको रकम अंक र अक्षरमा फरक पर्न गएमा अक्षरलाई मान्यता दिइनेछ ।
- यस सम्बन्धी अन्य शर्तहरू बोलपत्र फारममा उल्लेख भए बमोजिम हुनेछ ।
- प्रत्येक खण्डको छुट्टा छुट्टै बोलपत्र फारम खरीद गरी छुट्टा छुट्टै पेश गर्नु पर्नेछ ।
- पट्टामा उल्लेखित दर रेट र सम्झौता शर्तहरू अनुसार मात्र कार्य गर्न पाइनेछ । उल्लेखित शर्त र सम्झौता बिपरित कार्य गरेमा कुनै पनि बेला ठेक्का सम्झौता रद्द गर्न सकिनेछ । यस नगरपालिकाको बक्यौता तिर्न बाँकी रहेको फर्म वा व्यक्तिको बोलपत्र मान्य हुने छैन ।
- बोलपत्र स्वीकृत भएको सूचनामा तोकिएको निर्धारित समय भित्र सम्झौता गर्न नआएमा बोलपत्रदाताले राखेको धरौटी जफत गरि नियमानुसार कारवाही गरिनेछ । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय यस कार्यालयमा सुरक्षित रहनेछ ।
- ठेक्का सम्बन्धी अन्य कुराहरू गौशाला नगरपालिकाको आन्तरिक आय संकलन ठेक्का बन्दोबस्त गर्ने सम्बन्धी कार्यविधि २०७६ तथा नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ ।

**तपसिल:**

सि. नं.	बजारको नाम, ठेगाना	ठेक्का नं.	न्युनतम ठेक्का रकम	बोलपत्र दस्तुर (रु.)
१.	गोरू बजार, गौशाला न.पा. -५	01/GAU/2077/078	७०,५१,०००/-	३,०००/-
२.	खसी बजार, गौशाला न.पा. -५	02/GAU/2077/078	४६,६१,०००/-	३,०००/-
३.	खुद्रा बजार, गौशाला न.पा. -५	03/GAU/2077/078	२५,४५,०००/-	३,०००/-
४.	कान्ति बजार, गौशाला न.पा. -१२	04/GAU/2077/078	२,५०,०००/-	१,०००/-
५.	बिरेन्द्र बजार/ दिपेन्द्र बजार गौशाला न.पा. -११	05/GAU/2077/078	१,७१,०००/-	१,०००/-
६.	बिशाल बजार, गौशाला न.पा.-१	06/GAU/2077/078	१,४१,०००/-	१,०००/-
७.	जमुनिया बजार, गौशाला न.पा.-७	07/GAU/2077/078	१७,०००/-	१,०००/-

-प्रमुख प्रशासकीय अधिकृत